

नवौ बैठक



आज मिति २०७९ साल भदौ ७ गते मङ्गलबारको दिन दिउँसो १ बजे दिप्रुड चुइचुम्मा गाउँपालिकाको गाउँ कार्यपालिकाको नवौ बैठक गाउँ कार्यपालिका अध्यक्ष श्री लोकेन्द्र राईज्यूको अध्यक्षतामा बसेको बैठकमा तपसिलका पदाधिकारीहरुको उपस्थितिमा तपसिलका प्रस्तावहरुमा छलफल गरी निर्णय गरियो।

उपस्थिति

१. गाउँ कार्यपालिका अध्यक्ष श्री लोकेन्द्र राई
२. गाउँ कार्यपालिका उपाध्यक्ष श्री अरुणा थापा मगर
३. वडा नं. १ का वडाध्यक्ष श्री केशव कुमार खत्री
४. वडा नं. २ का वडाध्यक्ष श्री बन्नी कटुवाल
५. वडा नं. ३ का वडाध्यक्ष श्री भुपेन्द्र बस्नेत
६. वडा नं. ४ का वडाध्यक्ष श्री बबेन्द्र राई
७. वडा नं. ५ का वडाध्यक्ष श्री डम्बर बहादुर खड्का
८. वडा नं. ६ का वडाध्यक्ष श्री मिलन राई
९. वडा नं. ७ का वडाध्यक्ष श्री गन्धमान थापा
१०. गाउँ कार्यपालिका सदस्य श्री विमला परियार
११. गाउँ कार्यपालिका सदस्य श्री निर्मला श्रेष्ठ (मकाजु)
१२. गाउँ कार्यपालिका सदस्य श्री कृष्ण कुमारी राई
१३. गाउँ कार्यपालिका सदस्य श्री स्वास्तिका भुजेल
१४. गाउँ कार्यपालिका सदस्य श्री कला परियार
१५. गाउँ कार्यपालिका सदस्य श्री सुब्बा माझी
१६. प्रमुख प्रशासकीय अधिकृत (सदस्य-सचिव) श्री लोकेन्द्र बहादुर राई

प्रस्तावहरु:-

१. गाउँपालिका स्तरीय दररेट निर्धारण गरी पास गर्ने सम्बन्धमा
२. कार्यालय सहयोगी कर्मचारीहरुको तलब सम्बन्धमा
३. कृषि तथा पशुपंक्षी फर्म, कृषक समूह र संघ संस्थाहरुको दर्ता र नवीकरण शुल्क सम्बन्धमा



४. आ.व. २०७९/८० को आयोजना तथा कार्यक्रमको लागि उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा
५. आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका पारित गर्ने सम्बन्धमा
६. विषयगत समिति गठन तथा संचालन कार्यविधि पारित गर्ने सम्बन्धमा
७. बजेट तथा कार्यक्रम तर्जुमा समिति कार्यसंचालन सम्बन्धी कार्यविधि पारित गर्ने सम्बन्धमा
८. अनुगमन तथा सुपरीवेक्षण समिति कार्यसंचालन सम्बन्धी कार्यविधि पारित गर्ने सम्बन्धमा
९. दशैँ अघि गाउँपालिका सडक मर्मत सम्बन्धमा
१०. विविध

निर्णयहरू:-

निर्णय नं. १

प्रस्ताव नं. १ का विषयमा छलफल गर्दा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १३ बमोजिम गाउँपालिकाले गाउँपालिका भित्र निर्माण कार्य गर्न, सरकारी खरिद गर्न, ढुवानी गर्नका लागि ज्यालादर, ढुवानी रकम, मुल्यदर, भाडादरको लागि न्यूनतम दररेट निर्धारण गर्ने व्यवस्था भएकोले दररेट समितिले पेश गरेको आ.व. २०७९/८० को गाउँपालिका स्तरीय दररेट सर्वसहमतमा निर्धारण गरियो।

निर्णय नं. २

प्रस्ताव नं. २ का विषयमा छलफल गर्दा दिप्रुड चुइचुम्मा गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीहरूमा कार्यरत कार्यालय सहयोगीहरूको मासिक तलबमा फरक भएको तथा न्यून रहेको हुदाँ सबै कार्यालय सहयोगीहरूको तलबमा एकरूपता कायम गर्न सबैलाई मासिक रु. १५,००० (पन्ध्र हजार मात्र) तलब दिने भनी सर्वसहमतमा निर्णय पारित गरियो।

निर्णय नं. ३

प्रस्ताव नं. ३ का विषयमा छलफल गर्दा कृषि तथा पशुपंक्षी फर्म, कृषक समूह र संघ संस्थाहरूलाई गाउँ कार्यपालिकाको कार्यालयमा दर्ता र नवीकरण गर्न रु. १००० (एक हजार मात्र) शूलक लिने भनी सर्वसहमतीमा निर्णय पारित गरियो।

निर्णय नं. ४

प्रस्ताव नं. ४ का विषयमा छलफल गर्दा आ.व. २०७९/८० को आयोजना तथा कार्यक्रमको लागि उपभोक्ता समिति मार्फत काम गर्ने आयोजनाहरूको लागि कार्तिक मसान्तसम्म समिति गठन गर्ने भनी सर्वसहमतीमा निर्णय पारित गरियो।

निर्णय नं. ५

प्रस्ताव नं. ५ का विषयमा छलफल गर्दा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७८ बमोजिम गाउँपालिकाले आन्तरिक नियन्त्रण प्रणाली बनाई लागु गर्नुपर्ने व्यवस्था बमोजिम दिप्रुड चुइचुम्मा गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७९ को मस्यौदा माथि छलफल गरी सर्वसहमतमा पारित गरियो।

निर्णय नं. ६

प्रस्ताव नं. ६ का विषयमा छलफल गर्दा कार्यपालिकाको विषयगत समितिहरूको गठन संचालनको लागि विषयगत समिति गठन तथा संचालन कार्यविधि सर्वसहमतमा पारित गरियो।

निर्णय नं. ७


प्रस्ताव नं. ७ का विषयमा छलफल गर्दा गाउँपालिकाले हरेक वर्ष बजेट तथा कार्यक्रम तर्जुमा गर्नको लागि आवश्यक कानूनको रूपमा बजेट तथा कार्यक्रम तर्जुमा समिति कार्यसंचालन सम्बन्धी कार्यविधि सर्वसहमतमा पारित गरियो।

निर्णय नं. ८

प्रस्ताव नं. ८ का विषयमा छलफल गर्दा गाउँपालिका भित्र संचालन भएका आयोजना, परियोजना तथा कार्यक्रमहरू अनुगमन तथा सुपरीवेक्षण गर्न बनेको अनुगमन तथा सुपरीवेक्षण समितिको गठन तथा संचालनको लागि आवश्यक कानून अनुगमन तथा सुपरीवेक्षण समिति कार्यसंचालन सम्बन्धी कार्यविधि सर्वसहमतमा पारित गरियो।

निर्णय नं. ९

प्रस्ताव नं. ९ का सम्बन्धमा अन् कुनै विषय नभएकोले आजको कार्यपालिका बैठक अध्यक्षज्यूको निर्देशन बमोजिम बैठक समापन गरियो।


लोकेन्द्र बहादुर राई
प्रमुख प्रशासकीय अधिकृत

